

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५को नियम ३ बमोजिम प्रकाशन गरिएको
आ. व. २०८२/८३ को पहिलो त्रैमासिक
(मिति २०८२ साउन १ गते देखि मिति २०८२ असोज मसान्तसम्म)को
प्रगति विवरण

स्वतः प्रकाशन
(PRO-ACTIVE DISCLOSURE)



नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय, अर्घाखाँची



(Handwritten signature)

२०८२ कार्तिक



स्वतः प्रकाशन (PRO-ACTIVE DISCLOSURE)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐनमा १४ वटा शीर्षक र नियमावलीमा ७ वटा गरी जम्मा २० वटा शीर्षक उल्लेख गरिएका छन् । सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६ को दफा ६ बमोजिम गठन हुने जिल्ला अनुगमन इकाईको सचिवालयको रूपमा सोहि निर्देशिकाको दफा ८(४) बमोजिम जिल्ला हुलाक कार्यालय रहने तथा राष्ट्रिय सूचना आयोगको अख्तियारीमा जिल्लाभित्र सूचनाको हकको प्रभावकारी कार्यान्वयनको अनुगमनका लागि जिल्ला हुलाक कार्यालयको भूमिका रहेको सन्दर्भमा सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलनमा सहयोग तथा अन्य निकायहरूका लागि नमूना मार्गदर्शक समेत होस् भनी यस कार्यालयले आ. व. २०८२/८३ को पहिलो त्रैमासिक(मिति २०८२ साउन १ गते देखि मिति २०८२ असोज मसान्तसम्म) अवधिमा सम्पादित त्रैमासिक प्रगति विवरण सहितको स्वतः प्रकाशन प्रकाशित गरेका छौं ।

यसै क्रममा, कार्यालयले आफ्नो नियमित विवरण प्रकाशित गर्दै आएको सन्दर्भमा आ.व. २०८२/८३ सालको साउन, भदौ र असोज महिनामा सम्पादित कामको विवरण प्रस्तुत गरेका छौं । यसलाई कार्यालयले तीन महिना सम्पन्न भएको तोकिएको समयभित्र प्रकाशित गरेको छ । यसै बमोजिम यस अर्घाखाँची जिल्ला स्थित सबै सार्वजनिक निकायहरूमा स्वयम् अग्रसर भई तोकिएको समयभित्र आ-आफ्नो विवरण सार्वजनिक गर्न हार्दिक अनुरोध गर्दछौं ।

जिल्ला हुलाक कार्यालय
अर्घाखाँची

विषयसूची

१. निकायको स्वरूप र प्रकृति.....	१
२. कार्यालयको काम, कर्तव्य र अधिकार.....	३
३. कार्यालयको स्वीकृत संगठन संरचना र कार्य विवरण.....	५
४. कार्यालय र अन्तर्गतको कर्मचारी संरचना.....	८
५. कार्यालयबाट प्रदान गरिने सेवा.....	९
६. कार्यालयको शाखा र जिम्मेवारी	९
७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	१०
८. निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	१०
९. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	१०
१०. सम्पादन भएका मुख्य कार्यहरूको विवरण.....	११
११. सूचना अधिकारी र कार्यालय प्रमुखको विवरण.....	१४
१२. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची	१४
१३. कार्यालयमा परेका सूचना मागसम्बन्धि निवेदन र सो उपर सूचना दिएको विषय.....	१५
१४. कार्यालयको ईमेल वा फेसबुक विवरण.....	१५



१. निकायको स्वरूप र प्रकृति:

क. हुलाक सेवाको परिचय:

सूचना तथा संचार जगतको ऐतिहासिक एवं युगान्तकारी तथा विश्वव्यापी रूपमा सञ्चार स्थापित गर्ने एक मात्र सर्वप्राचिन माध्यमको रूपमा हुलाक सेवा परापूर्व कालदेखि सेवा प्रवाह गर्दै आएको कुरा सर्वविदितै नै छ । वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भई निरन्तर रूपमा हुलाक सेवा प्रदान गर्दै आएको नेपालले सुरुमा चिठी पत्र मात्र ओसार पोसार गर्ने गरेकोमा पछि आएर हुलाक सेवा को कार्यक्षेत्र को सञ्जाल विस्तारको क्रममा पुलिन्दा लगायतका सेवालार्ई समेट्दै पछिल्लो चरणमा आएर EMS सेवा उपलब्ध गराईरहेको हुलाक निरन्तर रूपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै करीब ४ हजार हुलाक कार्यालयहरुबाट हुलाक सम्बन्धी सेवा प्रवाह गर्दै आइरहेको अवस्था छ ।

हुलाक ऐन २०१९ तथा नियमावली २०२०, लगायतका नीतिगत आधारमा सञ्चालित नेपालको हुलाकले एकातर्फ जनताको घरदैलोमा पुगेर चिठीपत्र ओसारपसार गर्ने हुलाकको परम्परागत कार्यलाई पनि छाड्न सकेको छैन अर्कोतर्फ निजिक्षेत्र प्रतिस्पर्धी रहेको EMS जस्तो नितान्त व्यवसायिक सेवालार्ई समेत सञ्चालन गर्दै आइरहेको छ ।

ख. जिल्ला हुलाक कार्यालय, अर्घाखाँचीको परिचय:

अर्घाखाँची जिल्लाको सदरमुकाम ठाडाबाट वि.सं .२०३२ मा सन्धिखर्कमा स्थान्तरण भएलगत्तै सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको मातहतमा रहने गरि स्थापना भई आफु मातहतका १२ इलाका हुलाक कार्यालय र २९ अतिरिक्त हुलाक कार्यालयबाट समेत माथि उल्लेख गरे बमोजिमका सेवाहरु निरन्तर रूपमा प्रवाह गर्दै आइरहेकोमा हाल कार्यालय अन्तर्गत जिल्लाका ६ वटा स्थानिय तहहरुमा जिल्ला हुलाक कार्यालय सँगै ५ वटा पालिका हुलाक कार्यालयहरु र २० वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालित छन् । साथै बदलिदो नविन सूचना तथा सञ्चार प्रविधी सम्बन्धी नेपाल सरकारले समयसमयमा अवलम्बन गरेका नीतिगत निर्णयहरु लाई कार्यान्वयन गर्दै आइरहेको छ ।


नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन संघीय तहमा विभाजन गरेको सन्दर्भमा हुलाक सेवा तथा कार्यालयहरु संघीय सरकारको दायित्व अन्तर्गत पर्दछन् । जिल्ला हुलाक कार्यालय स्थापना भएपश्चात कार्यालयले चिठीपत्र एवं पार्सलहरु ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्र्याकिङ्ग प्रणाली (PITS) सञ्चालन कार्यहरु सम्पादन गर्दै आइरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरुमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरुको नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरूप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको

विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी गर्ने कार्य समेत गर्ने गर्दछ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट “एक स्थानीय तह एक हुलाक” अवधारणा र सोहि आ.व. को नीति तथा कार्यक्रमको “एक पालिका एक हुलाक” अवधारणा कार्यान्वयनसंगै स्थापना भएका यस कार्यालय अन्तर्गतका पालिका हुलाक कार्यालयहरु देहाय अनुसार रहेका छन् :

क्र.स.	स्थानीय तह	साविकको इलाका हुलाक कार्यालय	पालिका हुलाक कार्यालय	कैफियत
१	सन्धिखर्क नगरपालिका	इलाका हुलाक कार्यालयहरु अर्घा र वाडला	जिल्ला हुलाक कार्यालय, अर्घाखाँची ।	
२	भुमिकास्थान नगरपालिका	इलाका हुलाक कार्यालयहरु खिल्जी र ढिकुरा	हुलाक कार्यालय, भुमिकास्थान नगरपालिका ।	
३	शितगंगा नगरपालिका	इलाका हुलाक कार्यालयहरु ठाडा र सुवर्णखाल	हुलाक कार्यालय, शितगंगा नगरपालिका ।	
४	मालारानी गाउँपालिका	इलाका हुलाक कार्यालय खन	हुलाक कार्यालय, मालारानी गाउँपालिका ।	
५	छत्रदेव गाउँपालिका	इलाका हुलाक कार्यालयहरु बल्कोट र अर्घातोष	हुलाक कार्यालय, छत्रदेव गाउँपालिका ।	
६	पाणिनी गाउँपालिका,	इलाका हुलाक कार्यालयहरु पाली र खिदिम	हुलाक कार्यालय, पाणिनी गाउँपालिका ।	

अतिरिक्त हुलाक (पाचौं संशोधन) नियमावली, २०८० को नियम ३ बमोजिम स्थापना भएका र नियम ४ बमोजिमको समय खुला रहने यस कार्यालय अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरु देहाय अनुसार रहेका छन्:-



क्र.स.	अतिरिक्त हुलाक कार्यालयको नाम	ठेगाना	कैफियत
१	किमडाँडा	सन्धिखर्क न पा	
२	खाँचीकोट	सन्धिखर्क न पा	
३	नरपानी	सन्धिखर्क न पा	
४	जलुके	शितगंगा न.पा	
५	सिमलपानी	शितगंगा न.पा	
६	हर्रे	शितगंगा न.पा	
७	मरेड	छत्रदेव गा.पा.	
८	ठुलापोखरा	छत्रदेव गा.पा.	
९	पोखराथोक	छत्रदेव गा.पा.	
१०	छत्रगंज	छत्रदेव गा.पा.	
११	चिदिका	छत्रदेव गा.पा.	
१२	गोखुङ्गा	मालारानी गा.पा.	
१३	धारापानी	भुमिकास्थान न.पा	
१४	धनचौर	भुमिकास्थान न.पा	
१५	ढाकावाड	भुमिकास्थान न.पा	
१६	पटौटी	पाणिनी गा.पा.	
१७	धातिवाङ्ग	पाणिनी गा.पा.	
१८	नुवाकोट	भुमिकास्थान न.पा	
१९	खनदह	मालारानी गा.पा.	
२०	छत्रगंज	छत्रदेव गा.पा.	

२. कार्यालयको काम, कर्तव्य र अधिकार:

- ⊙ हुलाक वस्तु दर्ता गर्ने ।
- ⊙ हुलाक वस्तु वितरण गर्ने ।
- ⊙ टिकट प्राप्ति, भण्डारण र बिक्री गर्ने ।
- ⊙ डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने ।
- ⊙ पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने ।
- ⊙ जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने ।
- ⊙ समयानुसार डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने ।
- ⊙ अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धी समन्वय र प्रबन्ध गर्ने ।
- ⊙ विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन गर्ने ।
- ⊙ हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
- ⊙ पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने ।

२०७१

- समयसमयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने ।
- हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेस गर्ने ।
- विभागको स्वीकृती लिई महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर सञ्चालन गर्ने ।
- हुलाक कार्यालयबाट प्रदान गरिएका सेवाहरूको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
- पालिका हुलाक कार्यालयहरूको अनुगमन निरीक्षण गरी प्रतिवेदन गर्ने ।
- अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखि पठाउने ।
- पालिका हुलाकको कार्यालय प्रमुखहरूको हाजिरी, विदा, दण्ड, पुरस्कारको विवरण माग गरी गर्न लगाई अभिलेख राख्न लगाउने ।
- सर्टिड सूची राम्रोसंग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदि कुराहरूको सम्बन्धित कर्मचारीलाई जिम्मेवारी बनाउने ।
- हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रूपमा गर्न लगाई नियमानुसार तोकिएको समयमा भित्र कार्य सम्पन्न गर्न लगाउने ।
- आन्तरिक इ.एम.एस (E.M.S.) सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
- PITS को नियमित अनुगमन/सुपरीवेक्षण गरी प्रभावकारी रूपमा संचालनमा ल्याउने ।
- हुलाक टिकट बिक्री व्यवस्था मिलाउने र बिक्री पश्चातको राजश्व दाखिला गर्न लगाउने ।
- वैदेशिक हुलाक वस्तु (E.M.S./Parcel) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका करहरू संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।
- कर्मचारीको हाजिरी, विदा, पदपूर्ति तथा रिक्त पदहरूको विवरण अद्यावधिक गर्ने, रा .प. अनं.पदहरूको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने ।
- नीतिगत, सैद्धान्तिक एवं असुलउपर गर्ने बेरुजुहरू छलफल गरी फरफारक गर्ने गराउने ।
- लेखाको तीकिएको ढाँचामा वित्तिय विवरणहरू तयार गर्ने गराउने ।
- पत्रपत्रिका हुलाक दर्ताका लागि आए दर्ता एवं नविकरण गर्ने, लोककल्याणकारी विज्ञापन प्राप्त एफएम टेलिभिजन र वर्गीकरणमा परेका पत्रिकाको विवरण संकलन, अनुगमन र नियमानुसारको भुक्तानीको लागि प्राप्त रकम विवरण गर्ने ।
- पोष्टबक्स वितरण, नविकरण र नियमानुसार भुक्तानीको लागि प्राप्त रकम वितरण गर्ने ।
- हुलाक ऐन २०१९, हुलाक नियमावली २०२० मा भएको दण्ड सजायसम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजाय गर्ने ।

३. कार्यालयको स्वीकृत संगठन संरचना र कार्य विवरण:


संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिबाट संगठन संरचना र दरबन्दी तेरिजसंगै तयार भएको यस कार्यालय र अन्तर्गतका कार्यालयहरूको कार्यविवरण देहाय अनुसार रहेको छ :





अनुसूची १.२.६

नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यालय, अर्घाखाँचीको संगठन संरचना



नोट: १. कले/ इन्जिनियर सवारी साधनको व्यवस्था सम्वन्धी आस्था पर सेवा करारमा व्यवस्थापन गर्नुपर्नेछ।
२. जिल्लाधिकारी सवारी साधन नभएको हुनाले हुलाक कार्यालय र हुलाक कार्यालयको कार्यालयको आधारमा विभाग हुलाक कार्यालयको हुलाक/सम्बन्धी सटउपन गर्नेछ।

(Signature)
जिल्ला हुलाक कार्यालय
अर्घाखाँची

कार्यविवरण:-

क. प्रशासन शाखा

- जिल्ला तथा मातहतका कार्यालयहरूको प्रशासनिक काम गर्ने ।
- हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
- विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन व्यवस्थापन गर्ने ।
- सरुवा बढुवा नियुक्तीका टिप्पणी उठाउने सदर गराउने ।
- कर्मचारीको व्यक्तिगत विवरण फाइल, का.स.मू., प्रशासन सम्बद्ध कागजात, फाइल, निवेदन एवं प्रतिवेदनको अभिलेख व्यवस्थापनगर्ने।

क. प्रशासन शाखा

- जिल्ला तथा मातहतका कार्यालयहरूको प्रशासनिक काम गर्ने ।
- हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
- विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन व्यवस्थापन गर्ने ।
- सरुवा बढुवा नियुक्तीका टिप्पणी उठाउने सदर गराउने ।
- कर्मचारीको व्यक्तिगत विवरण फाइल, का.स.मू., प्रशासन सम्बद्ध कागजात, फाइल, निवेदन एवं प्रतिवेदनको अभिलेख व्यवस्थापनगर्ने।
- कर्मचारीहरूको हाजिरी तथा विदा सम्बन्धी अभिलेखको व्यवस्थापन, कार्यहरूको नियमित अनुगमन तथा निरीक्षणगर्ने ।
- कार्यरत कर्मचारीले गरेको आचरण विपरीतको कार्यउपर आवश्यक कार्यवाही सिफारिस गर्ने।

(Signature)

- अवकाश हुने कर्मचारीको अभिलेख र सोको कार्यवाही सम्बन्धी कार्य गर्ने ।
- कार्यालयको दरबन्दी र पदपूर्तिको विवरण अद्यावधिक गर्ने एवं रिक्त पद पुर्तिका लागि लोकसेवा आयोगमा माग पठाउने ।
- मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- पालिका हुलाक कार्यालय व्यवस्थापन, समन्वय र अनुगमन गर्ने ।
- विभिन्न शाखाहरूका कार्यको नियमित निरीक्षण एवं समन्वय गर्ने ।
- कार्यालय प्रमुखको निर्देशनमा अन्तर्गतका कार्यालयहरूको निरीक्षण, अनुगमन एवं प्रतिवेदन गर्ने ।
- कार्यालयमा प्राप्त हुलाक वस्तुहरू (चिठीपत्र, पार्सल आदि) लाई सम्बन्धित शाखा, डेलिभरी एजेन्ट समक्ष जिम्मा लगाउने ।
- कार्यालयको तर्फबाट अन्यत्र प्रेषण गर्नुपर्ने चिठीपत्र आदि कार्यालय प्रमुखसँगको समन्वयमा तयार गरी पठाउने कार्य ।
- कार्यालयको समग्र अभिलेख व्यवस्थापन गर्ने ।
- हुलाक वस्तु टिकटको अवस्थाको टिपोट गरी विवरण पठाउने ।
- एफ.एम. रेडियो, केवल नेटवर्कहरूको नियमानुसार नवीकरण र रोयल्टी संकलन एवं सोको रिपोर्टिङ्ग सम्बन्धी कार्य गर्ने ।
- सूचनाको हकको त्रैमासिक अनुगमन एवम् आवधिक रूपमा लोक कल्याणकारी विज्ञापन प्रसारणको अनुगमन र सोको रिपोर्टिङ्ग सम्बन्धी कार्य गर्ने ।
- जिन्सी व्यवस्थापनमा सहयोग र समन्वय गर्ने ।

ख. डाँक शाखा

- हुलाक वस्तु दर्ता तथा वितरण गर्ने ।
- हुलाकबाट प्रदान हुने गरिएका सेवाहरूको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
- हुलाक वस्तुको संकलन, ढुवानी तथा वितरणको कार्यलाई प्रभावकारी बनाउने ।
- डाँक सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने ।
- आन्तरिक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।
- आन्तरिक तथा वैदेशिक डाँकहरूको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने ।
- डाँक थैलाहरू कार्यालय प्रमुखको प्रत्यक्ष रोहरवरमा खोल्ने र बन्द गर्ने ।
- प्राप्त भएका र वितरण भएका हुलाक वस्तुहरूको निर्दिष्ट फारामहरूमा अभिलेख राख्ने ।
- हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रूपमा आन्तरिक ट्र्याकिङ्ग प्रणाली (PITS)मा प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रूपमा अनुगमन/सुपरीवेक्षण गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने ।
- सही अवस्थामा प्राप्त नभएका हुलाक वस्तुहरूका सन्दर्भमा तुरुन्त एरर नोट खडा गरी कार्यालय प्रमुखबाट प्रमाणित गराई राख्ने ।

ग. जिन्सी शाखा





- मालसामानको उचित भण्डारण, कार्यालय प्रमुख र लेखा प्रमुख सँगको समन्वयमा आवश्यक मालसामान खरिद तथा दाखिला गर्ने र माग बमोजिमहस्तान्तरण गर्ने ।
- जिन्सी मालसामानको सम्बन्धित खातामा अभिलेख राख्ने ।
- कार्यालय प्रमुखबाट नियमानुसार आवधिक रूपमा जिन्सी निरीक्षण गराउने ।
- जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लिखित मालसामानको अवस्थाका आधारमा लिलाम बिक्री, मिन्हा, लगत कट्टा आदि गर्ने ।
- जिन्सी मालसामानलाई व्यवस्थित गरी चुस्त, पारदर्शी र सुरक्षित बनाउने ।

घ. टिकट व्यवस्थापन शाखा

- प्राप्त हुलाक टिकटको संरक्षण एवं समूचित सुरक्षा र व्यवस्थापन गर्ने ।
- टिकट बिक्रीबाट प्राप्त रकम नियमानुसार राजस्व दाखिला गर्ने ।
- नपुग टिकट सम्पूर्तिको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- नियमानुसार हिसाब राखी पालिका हुलाक तथा अतिरिक्त हुलाकहरुलाई उज्राती टिकट प्रदान गर्ने र सोको फछ्यौट नियमानुसार गर्ने ।
- टिकट प्राप्ति, मौज्दात, सम्पूर्ति, उज्राति आदिको विवरण अद्यावधिक गरी आवधिक रूपमा कार्यालय प्रमुखबाट प्रमाणित गराई राख्ने ।
- टिकट सम्बन्धी कारोवारको विवरण चुस्त दुरुस्त राखी लेखापरीक्षण गराउने ।

च. आर्थिक प्रशासन शाखा

- कार्यालयका लागि विनियोजित बजेट खर्चको मासिक तथा बार्षिक योजना बनाउने ।
- प्राप्त बील, भरपाई, निवेदन आदि प्रमाणका आधारमा निकासालिई भुक्तानी दिने ।
- नपुग हुने बजेटको अग्रिम एकीन गरी माग गर्ने ।
- सबै भुक्तानी एवं खर्चहरुको प्रचलित कानून बमोजिम निर्दिष्ट फारामहरुमा अभिलेख राख्ने ।
- कार्यालयलाई प्राप्त हुने जुनसुकै विषयको आम्दानीको विवरण राखी प्रचलित कानून बमोजिम सम्बन्धित शीर्षकहरुमा राजस्व दाखिला गर्ने ।
- आम्दानी तथा खर्चको विवरण चुस्त र दुरुस्त राखी (मासिक, चौमासिक एवं बार्षिक) आवधिक रूपमा सम्बन्धित निकायमा पठाउन ।
- नियमानुसार आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कारोबारको पारदर्शिता, जवाफदेहिता र वैधानिकता प्रवर्धन गर्ने ।

छ. पालिका हुलाक कार्यालय

- हुलाक वस्तु दर्ता गर्ने ।
- हुलाक वस्तु वितरण गर्ने ।
- टिकट बिक्री गर्ने ।
- डाँक सञ्चालन गर्ने ।

३	डाँक बाहक	१०	अर्थात्
	जम्मा	३६	

५. कार्यालयबाट प्रदान गरिने सेवा:

- साधारण चिठ्ठिपत्र: जिल्ला हुलाक कार्यालय र हुलाक कार्यालयबाट प्रदान हुने।
- रजिष्ट्री सेवा: साधारण चिठ्ठिपत्रलाई नै बढी महशुल शुरु १०।- लगाएर दर्ता गरिने।
- पार्सल-Parcel(पुलिन्दा)सेवा: २ केजी भन्दा बढी २० केजी सम्म तौल भएका हुलाक वस्तुहरु पठाउन सकिने।
- हुलाक टिकट सेवा: जिल्ला हुलाक कार्यालय र हुलाक कार्यालयहरुबाट विभिन्न मूल्यका टिकटहरु बिक्री वितरण हुने।
- प्रतिनिधि हुलाक सेवा:
 - क) एफएम रेडियो, पत्रपत्रिका तथा केबल नविकरण/रोयल्टी संकलन तथा जरिवाना।
 - ख) लोक कल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी जिल्लास्तरीय अनुगमन तथा सिफारिस र भुक्तानी।
 - ग) सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन तथा अनुगमन।

६. कार्यालयको शाखा र जिम्मेवारी:

सि.नं.	सम्बन्धित शाखा	जिम्मेवारी	पद	कैफियत
१	कार्यालय व्यवस्थापन	भरत सापकोटा	हुलाक अधिकृत	
२	प्रशासन शाखा/सूचना अधिकारी	मदन भट्टराई	नायब सुब्बा	
३	डाँक शाखा	बिमला पोखेल	खरिदार	
४	जिन्सी शाखा	हेमनाथ मरासिनी	खरिदार	
५	आर्थिक प्रशासन शाखा	छविलाल घर्तिमगर	सह-लेखापाल	
६	टिकट व्यवस्थापन शाखा	रामजी आचार्य	खरिदार	
७	प्रशासन शाखा/दर्ता चलानी	अनिता अर्याल आचार्य	खरिदार	
७	काउण्टर शाखा	अनिल रायमाझी	हल्कारा	
८	हुलाक कार्यालय, शितगंगा	दिपेन्द्र थापा	हुलाक हाकिम	
९	हुलाक कार्यालय, भुमिकास्थान	लोकप्रसाद श्रेष्ठ	हुलाक हाकिम	
१०	हुलाक कार्यालय, छत्रदेव	विष्णु कुमार श्रेष्ठ	हुलाक हाकिम	
११	हुलाक कार्यालय, मालारानी	खगेधर खनाल	नि.हुलाक हाकिम	
१२	हुलाक कार्यालय, पाणिनी	जिव प्रसाद श्रेष्ठ	नि.हुलाक हाकिम	

(Handwritten signature)



७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

क्र.स.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर	लाग्ने अवधि	कैफियत
१	टिकट बिक्री	तोकिए अनुसार	तुरुन्तै	
२	रजिष्ट्री पत्र र पार्सल दर्ता	तोकिए अनुसार	तुरुन्तै	
३	पत्रिका हुलाक दर्ता तथा नविकरण	नियमानुसार	प्रक्रिया पुगेकै दिन	
४	केबुल नवीकरण, एफएम रेडियो नविकरण	अघिल्लो वर्षको रोयल्टी तिरेको हुनुपर्ने	प्रक्रिया पुगेकै दिन	
५	द्रुत दर्ता	तोकिए अनुसार	तुरुन्तै	
६	चिठीपत्र/पासपोर्ट वितरण	निःशुल्क	तुरुन्तै	
७	केबुल नविकरण, रेडियो रोयल्टी	चालु आ.व.को रोयल्टी तिरेको हुनुपर्ने	प्रक्रिया पुगेकै दिन	
८	विद्युतीय लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी प्रकाशन/प्रसारण अनुगमन तथा रकम भुक्तानी	विद्युतीय लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी मापदण्ड, २०८० अनुसार लाग्ने दस्तुर	लोककल्याणकारी विज्ञापनको लागि प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा बिल जि.हु.का.मा पेश गर्नुपर्ने र प्रसारणसम्बन्धी नियमानुसार बिल पेश गर्ने।	

८. निर्णय प्रक्रिया र अधिकारी

- प्रचलित ऐन, नियम, लिखित निर्देशन एवं परिपत्रका आधारमा,
- टिप्पणी उठाएर सहभागितामूलक तवरले,
- कार्यालयको स्टाफ बैठकको निर्णयबाट,
- अन्तिम निर्णय कार्यालय प्रमुखबाट हुने ।

९. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयबाट समाधान गर्न सकिने उजुरी भए कार्यालय प्रमुखबाट र समाधान गर्न सम्भव नहुने किसिम र प्रकृतिका भएमा प्रचलित कानून बमोजिम ।

(Handwritten signature)



१०.सम्पादन भएका मुख्य कार्यहरुको विवरण:

(क)हुलाक वस्तुको दर्ता विवरण :

क्र.सं.	हुलाक वस्तु	साउन	भदौ	असोज	जम्मा	कैफियत
क	साधारण चिठी					
	राजिष्ट्री चिठी	११४९	५९५	२३१	१९७५	
	बीमा चिठी					
	साना पाकेट					
	हुलाक दर्ता					
	समाचार पत्रपत्रिका	२०५	२०८	१८७	६००	
	अन्धा साहित्य					
	बुक पोष्ट					
ख	पार्सल(रा.पु.)					
ग	E.M.S. By Land					
घ	E.M.S. By Air					
जम्मा		१३५४	८०३	४१८	२५७५	

(ख)हुलाक वस्तुको आयात विवरण

क्र.सं.	हुलाक वस्तु	साउन	भदौ	असोज	जम्मा	कैफियत
क	साधारण चिठी	३९	५९	३३	१३१	
	राजिष्ट्री चिठी	२८३	२४१	१३२	६५६	
	बीमा चिठी					
	साना पाकेट					
	हुलाक दर्ता					
	समाचार पत्रपत्रिका					
	अन्धा साहित्य					
	बुक पोष्ट					
ख	पार्सल(रा.पु.)	४	१३	५	२२	
ग	E.M.S. By Land					
घ	E.M.S. By Air					
जम्मा		३२६	३१३	१७०	८०९	

(ग)हुलाक वस्तुको निर्यात विवरण :

(Handwritten signature)

क्र.सं.	हुलाक वस्तु	साउन	भदौ	असोज	जम्मा	कैफियत
क	साधारण चिठी					
	राजिष्ट्री चिठी	१०२१	५४३	१९३	१७५७	
	बीमा चिठी					
	साना पाकेट					
	हुलाक दर्ता					
	समाचार पत्रपत्रिका					
	अन्धा साहित्य					
	बुक पोष्ट					
ख	पार्सल(रा.पु.)	६	४	३	१३	
ग	E.M.S. By Land					
घ	E.M.S. By Air					
	फिर्ता चिठी	५३	३१	२७	१११	
	जम्मा	१०८०	५७८	२२३	१८८१	

(घ) हुलाक वस्तुको वितरण विवरण :

क्र.सं.	हुलाक वस्तु	साउन	भदौ	असोज	जम्मा	कैफियत
क	साधारण चिठी	३९	५९	३३	१३१	
	राजिष्ट्री चिठी	३५६	२७१	१४५	७७२	
	बीमा चिठी					
	साना पाकेट					
	हुलाक दर्ता					
	समाचार पत्रपत्रिका	२०५	२०८	१८७	६००	
	अन्धा साहित्य					
	बुक पोष्ट					
ख	पार्सल(रा.पु.)					
ग	E.M.S. By Land					
घ	E.M.S. By Air					
	जम्मा	६००	५३८	३६५	१५०३	

(ङ) राजस्व विवरण :

(Handwritten signature)

क्र.स	राजस्व शिर्षक	राजस्व विवरण	साउन(रु.)	भदौ(रु.)	असोज(रु.)	कैफियत
१	१४२२२ (हुलाक सेवा शुल्क)	हुलाक टिकट बिक्री	१,३८,१००/-	४२,५००/-	६०,०००/-	
		काउन्टर अटोमेशन	२८,६४०/-	१९,९९०/-	८,४५०/-	
		पार्सल हुलाक महशुल	१९९०/-	६८/-		
२	११५११	भन्सार महशुल				
३	१४२५४	रेडियो एफएम संचालन दस्तुर	-	-	-	
४	१४२५५	टेलिभिजन संचालन दस्तुर	-	-	-	
५	१११५९	अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टी	-	-	-	
६	१५१११	अन्य राजस्व	-	-	-	
जम्मा						

(च) सम्पादित अन्य कामहरु:-

1. October 9 तदनुसार २०८२ असोज २३ गते विभिन्न कार्यक्रम सहित हुलाक दिवस मनाईएको।
२. यस जिल्ला हुलाक कार्यालय अन्तर्गत रहेका पालिका हुलाक कार्यालय प्रमुखहरुसँग प्रथम त्रैमासिक बैठक तथा हुलाकको प्रगति समिक्षा गोष्ठी गरी आगामी रणनीति र प्राथमिकताका विषयमा छलफल गरी सम्पन्न गरिएको।
३. सेवालार्इ थप प्रभावकारी र विश्वसनिय बनाउन नियमित मासिक बैठक सञ्चालन गरिदै आएको।
४. हुलाक सेवालार्इ शशक्त र प्रभावकारी बनाउन समय समयमा पालिका हुलाकहरुको अनुगमन तथा सम्बन्धित स्थानिय निकायसँगको समन्वय र प्रचारप्रसार प्राथमिकता दिईएको।

(छ) बजेट विनियोजन तथा निकास र खर्च (प्रथम त्रैमासिकसम्म):

विवरण	प्राप्त रकम (रु.)	हाल सम्मको खर्च(रु.)	कैफियत
चालू	२,८६,४९,०००/-	६९,८२,२४८.२७	
पूजीगत	१०,५२,०००/-	नभएको	
अन्य	-	-	
जम्मा	२,९७,०१,०००/-	६९,८२,२४८.२७	



११. सूचना अधिकारी र कार्यालय प्रमुखको विवरण:

सूचना अधिकारी	कार्यालय प्रमुख
नाम: मदन भट्टराई	नाम: भरत सापकोटा
पद: नायव सुब्बा	पद: हुलाक अधिकृत
मोबाइल नं. ९८४७१६६९५४	मोबाइल नं. ९८५७०८६९०८
इमेल: bhattaraimadan73@gmail.com	इमेल: dpoarg077@gmail.com


१२. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची:

ऐनहरू :

- ✓ हुलाक ऐन, २०१९
- ✓ सूचनाको हक सम्बन्धी ऐन, २०६४
- ✓ रेडियो ऐन, २०१४
- ✓ आन्तरिक हुलाक वस्तु बीमा गर्ने ऐन, २०१९
- ✓ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६
- ✓ राष्ट्रिय प्रसारण ऐन, २०४९
- ✓ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६
- ✓ सार्वजनिक खरिद ऐन, २०६३
- ✓ निजामती सेवा ऐन, २०४९

नियमहरू :

- ✓ आन्तरिक हुलाक वस्तु बीमा नियमहरू, २०१९
- ✓ हुलाक नियमावली, २०२०
- ✓ हुलाक बचत बैंक नियमावली, २०३३
- ✓ धनादेश नियमावली, २०३१
- ✓ अतिरिक्त हुलाक (पाँचौं संशोधन) नियमावली, २०८०
- ✓ वैरङ्ग हुलाक नियमावली, २०३४
- ✓ सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- ✓ रेडियो सञ्चार नियमावली (लाइसेन्स), २०४९
- ✓ विज्ञापन (नियमन गर्ने)(पहिलो संशोधन) नियमावली, २०८०
- ✓ राष्ट्रिय प्रसारण नियमावली, २०५०
- ✓ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७
- ✓ सार्वजनिक खरिद नियमावली, २०६४
- ✓ निजामती सेवा नियमावली, २०५०





विनियम वा निर्देशिकाहरु :

- ✓ हुलाक सेवा कार्यविधि निर्देशिका, २०६३
- ✓ हुलाक बचत बैंक कार्यसंचालन (प्रथम संशोधन) निर्देशिका, २०७३
- ✓ सूचनाको हकको ऐन कार्यान्वयन कार्यविधि निर्देशिका, २०७१
- ✓ सूचनाको हकको कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६
- ✓ हुलाक टिकट प्रकाशन निर्देशिका, २०७०
- ✓ सूचना अधिकारीको काम, कर्तव्य र अधिकार निर्देशिका, २०७३

१३. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धि निवदेन र सो उपर सूचना दिएको विषय:

क्र.स.	सूचना माग भएको संख्या	सूचना उपलब्ध गराइएको संख्या	कैफियत
१.	नभएको	-	

१४. कार्यालयको ईमेल वा फेसबुक विवरण:

✉ ईमेल: arghakhanchi@nepalpost.gov.np

:dpoarg077@gmail.com

📘 फेसबुक: जिल्ला हुलाक कार्यालय अर्घाखाँची

(facebook.com/profile.php?id=100084920560183)

सूचना पाटीमा टाँस भएको मिति: २०८२/०७/१४ गते ।

तयार गर्ने

मदन भट्टराई

सूचना अधिकारी

प्रमाणित गर्ने

भरत सापकोटा

हुलाक अधिकृत